



नेपाल एसबिआई बैंक लिमिटेड
NEPAL SBI BANK LTD.

अनुसूची-१५

(धितोपत्रको केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को विनियम २० को उपविनियम ३ सँग सम्बन्धित)

निक्षेप सदस्य र हितग्राही व्यक्ति वा संस्थाबीचको सम्झौता (Agreement between Depository Participant & Beneficial Owner or Organization)

काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २९, काठमाडौं स्थित कार्यालय रहेको नेपाल एसबिआई बैंक लिमिटेड (वैधानिक अस्तित्व भएको निकायको विवरण) (यसपछि "सदस्य" भनिएको प्रथम पक्ष र स्थित कार्यालय रहेको/स्थायी ठेगाना भएको (वैधानिक अस्तित्व भएको निकायको /प्राकृतिक व्यक्तिको विवरण) यसपछि ("हितग्राही" भनिएको दोस्रो पक्ष बीच देहायका शर्तहरू पालना गर्ने सहमतिसाथ यो सम्झौता गरिएको छ। (Nepal SBI Bank Limited located at Kathmandu Metropolitan city ward no.29, Kathmandu (hereinafter called "Member" as First party and (Description of Natural Person/Organization with Legal entity) located at /having permanent address at (hereinafter called "Beneficial Owner") as the second party have entered into this agreement with the understanding to comply with the following terms.)

१. सामान्य प्रावधान (General Provision):

यस सम्झौताका पक्षहरू धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६८ का व्यवस्था र सिडिएससिले समय समयमा जारी गरेका विनियमलाई यसै सम्झौतामा उल्लेख भए सरह र यसै सम्झौताको हिस्साको रूपमा पालना गर्न सहमत छन्। (The parties to this agreement agree to comply with the provisions of the Securities Central Depository Services Regulations, 2068 and byelaws issued by CDSB from time to time as an integral part of this agreement.)

२. रकम असुल उपर (Payment/Recovery of Fees/ Charges):

हितग्राहीले सदस्यलाई तिनुपने रकम तोकिएको मितिभित्र बुझाउनु पर्नेछ। (The amount to be paid by Beneficiary to the Member shall be submitted within the stipulated date.)

३. खाताको फाँटवारी (Account Statement):

सदस्यले हरेक तीन महिनाको अन्तमा हितग्राहीलाई निजका खाताको फाँटवारी प्रदान गर्नेछ। तर यस अवधिमा कुनै कारोबार नभएमा खाताको फाँटवारी दिनु पर्ने छैन। (Members shall provide the account statement of the BO at the end of every three months. However, no statement shall be provided in absence of any transaction during the period.)

४. विवरणमा भएका परिवर्तनहरूबारे हितग्राहीले सूचित गर्नुपर्ने (BO to inform the changes in Information of BO):

हितग्राहीले सूचित गरेको अवस्था बाहेक, हितग्राहीले विवरणमा भएको परिवर्तन सदस्यलाई जानकारी नगराएको कारणबाट हितग्राहीलाई हुन सक्ने कुनै हानी उपर सदस्य उत्तरदायी वा जिम्मेवार हुनेछैन। (Unless informed by the BO, the member shall not be responsible for the loss suffered by the BO if the loss so suffered is due to non communication of the details and changes thereof)

५. हितग्राहीको दावीप्रति निक्षेप सदस्य उत्तरदायी नहुने (Member not being liable for BO's Claim):

सुरक्षणका लागि हितग्राहीको खाताबाट खर्च लेखिएको/क्रेडिट गरिएको तेश्रो पक्षका दावी अदालत वा राजस्व निकायबाट तोकिएको वा माग भएको कुनै शुल्क, दस्तुर, कर प्रति सिडिएससि तथा सदस्य उत्तरदायी हुने छैनन्। (CDSB and member shall not be liable for debit/credit in the BO account for security against third party claim, any claim of court or any charge, fee, tax quoted or demanded by tax authority.)

६. प्रत्येक हितग्राही निम्न कुरामा विशेष रूपले जिम्मेवार हुनेछ (Each BO will be specially responsible on the following Matters):

(क) निक्षेप सदस्यसँग भएको सम्झौता र खाता खोल्दाका विवरणहरू तथा तथ्य सम्बन्धमा (Agreement with the DP and details while opening account and facts thereof.)

(ख) निक्षेप सदस्यसँग खाता खोल्दा पेश गरेका लिखतको आधिकारिकता र सत्यता सम्बन्धमा (Authenticity and Truthfulness of documents submitted to the Depository Participants.)

(ग) निक्षेप सदस्यबाट प्रत्येक कारोबार निर्देशन बमोजिम खाताबाट घटाएको र थपेको कुराको सुनिश्चित गर्ने (To ensure each transaction, addition and deduction from/to account, done by the member has been done as per the direction)

(घ) हितग्राहीको खातामा भएको परिवर्तनका विवरण सम्बन्धमा जस्तै: ठेगाना, बैंक विवरण स्थिति अख्तियारी, आदेश मनोनयन दस्तखत आदि (Regarding changes in the BO account viz. Address, Bank Account/Statement, status, authorization, order, nomination, signature etc.)

(ङ) कुनैपनि निष्काशित धितोपत्र खरिद गरेकोमा सो को सत्य विवरण। (Truthful disclosure of any securities purchased.)

७. **आधिकारिक प्रतिनिधि (Authorized Representative):**

हितग्राही सङ्गठित संस्था वा कानूनी व्यक्ति भएमा त्यस्तो संस्था वा व्यक्तिको तर्फबाट प्रतिनिधित्व गर्ने अख्तियारप्राप्त व्यक्तिले सदस्यसँगको सम्झौता क्रियान्वित गर्नेछन् । प्रतिनिधिको हेरफेर वा अन्य कुनै किसिमको परिवर्तन भएमा हितग्राहीले सदस्यलाई तुरुन्त जानकारी गराउनेछ । (If the BO is the corporate body or legal entity, the agreement will be enforced by the authorized representative on behalf of such corporate body or legal entity. The Bo shall immediately inform the member in case of any change in the representative or any other changes.)

८. **सम्झौता रद्द गर्न (Termination of the Agreement):**

विनियमावली तथा सञ्चालन निर्देशिकामा उल्लेख गरिएअनुसारका शर्तवन्देजको अधिनमा रही पक्षहरूले यो सम्झौता जुनसुकै समयमा रद्द गर्न सक्नेछन् । कुनै पनि पक्षले सम्झौता रद्द गरेमा हितग्राहीको खातामा भएका धितोपत्रहरूलाई सोही हितग्राहीको निर्देशनबमोजिम सदस्यले व्यवस्थापन गर्नेछ । (Parties can terminate the contract at any period of time subject to the terms and conditions of the Byelaws and the operation directions/procedures. If any party to the agreement terminates the agreement, the member shall dispose off/manage the securities as per the direction of the BO.)

९. **काबुबाहिरको परिस्थिति (Events beyond control/Force Majeure):**

यस सम्झौता वा विनियमावलीमा जुनसुकै कुरा लेखिएको भए तापनि आँधी, तूफान, बाढी, चट्याङ, भूईँचालो, आगलागी, विस्फोटन वा दैवी प्रकोप, युद्ध, विद्रोह, क्रान्ति, हुलदंगा, निषेधाज्ञा, नाकाबन्दी, अवरोध, दंगा, नागरिक कलह, हडताल, तालाबन्दी, बहिष्कार, कुनै उपयोगी सेवामा अवरोधजस्ता मजदुर कारवाहि वा अशान्ति, शत्रुको कारवाहि, अपराधिक षडयन्त्र, आतंककारीको गतिविधि वा तोडफोड, विध्वंस, प्रणालीमा गडबडी, अनाहक प्रवेश वा प्रतिकार गर्न नसकिने अन्य कुनै शक्ति वा बाध्यतालगायत काबु वा नियन्त्रणबाहिरका घटनाद्वारा यस सम्झौताअन्तर्गतको दायित्वमा कुनै कार्य सम्पादन नगरेको, विलम्ब गरेको वा उल्लंघन भएकोमा कुनै एक पक्षलाई हुन गएको हानीनोक्सानी, क्षतिको सोधभर्ना वा क्षतिपुर्ति दिन अर्को पक्ष उत्तरदायी हुनेछैन । (Notwithstanding any thing contained in this agreement or byelaws either party is not responsible to the other party to reimburse or indemnify the loss suffered due to non performance, delay or breach of any of the obligation under this agreement if the loss so suffered is due to storm, hurricane, flood, thundering, earthquake, fire, blast or natural disaster, war, insurrection, revolution, protest, blockage, embargo, civil commotion, strike, lockout, interruption or failure of utility service like labor dispute, act of enemies, criminal conspiracy, terrorist activities or destruction, system failure, trespassing and any other non defendable/unavoidable force or compulsion or any other events beyond the control.)

१०. **जनाउ (Information/communication):**

यस सम्झौताअनुसार दिइने अथवा आवश्यक हुने कुनै पनि जनाउ वा सञ्चार लिखित रूपमा र प्राप्तको हालसालको ठेगानामा नपठाएसम्म बन्धनकारी हुनेछैन । (Any information or communication to be provided or required to be provided as per the agreement shall not be applicable, unless and until posted to the recipients' current address of the receiptant.)

११. **विवादको समाधान (Settlement of Disputes):**

पक्षहरूका बीचमा उत्पन्न हुन सक्ने विवाद तथा भिन्नताका सम्बन्धमा विनियमावलीमा तोकिएअनुसारको मध्यस्थता समितिको व्यवस्था यस सम्झौताका पक्षहरूलाई पनि लागु हुनेछ । (The provision of arbitration committee as per the by-laws shall be applicable for any kind of dispute and difference that may arise between the parties of this agreement.)

१२. **नियमनकारी कानून (Legal Provisions):**

यो सम्झौता प्रचलित नेपाल कानूनद्वारा नियमन तथा व्याख्या हुनेछ । (This agreement shall be regulated & interpreted as per prevailing laws of Nepal.)

**सम्झौताको प्रथम पक्ष
(First Party to the Agreement)**

निक्षेप सदस्यको तर्फबाट अधिकार प्राप्त
(Authorized by the Depository Participant/member)

व्यक्तिको नाम:
(Name of the Person):

दस्तखत :
(Signature):

कम्पनीको छाप:
(Seal of the Company):

साक्षी :
(Witness):

१.

**सम्झौताको दास्रो पक्ष
(Second Party to the Agreement)**

हितग्राहीको तर्फबाट अधिकार प्राप्त
(Authorized by Beneficial Owner)

व्यक्तिको नाम:
(Name of the Person):

दस्तखत :
(Signature):

कम्पनीको छाप:
(Seal of the Company):

साक्षी :
(Witness):

१.